

आलुमा नागबेली (zig-zag) सिंचाइ प्रविधि

- शंकर न्यौपाने, राजेन्द्र ठाकाल, सुनिल ढुड्केल, ओसीन शर्मा, सुनयना बस्नेत, राम देव साह, चक्र राई,

समथल जमिन भएको ठाउँमा सतही तथा इयाडमा खुला सिंचाइ अवलम्बन गर्ने चलन रहेको छ । दुवै सिंचाइ प्रविधिमा श्रम र पानीको मात्रा बढी लाभने गर्दछ । कम श्रम लाभने र प्रभाकरी सिंचाइ प्रविधिको रूपमा नागबेली सिंचाइ प्रविधि सुदूरपश्चिम र कर्णालीका किसानहरूले अवलम्बन गर्दे आइरहेका छन् ।

नागबेली (zig-zag) सिंचाइ भनेको क्यो हो ?

नागबेली सिंचाइ प्रविधि भनेको नियन्त्रित सिंचाइ प्रविधि हो, जसमा पानीलाई घुमाउरो बाटो बाट बगाइन्छ । यस सिंचाइ प्रविधि मा पानीलाई मुख्य कुलेसो बाट नागबेली जस्तै भित्री कुलेसोमा बगाउने भएकोले यसलाई नागबेली सिंचाइ प्रविधि भनिएको हो । यस सिंचाइ प्रविधि मा एक चोटी पानी लगाएपछि पानी नागबेली कुलेसो हुदै पुरै जमिनलाई सिंचित गर्दछ । यो विधि धेरै समतल भएको जमिनको लाभि उपयुक्त हुन्छ ।

नागबेली (zig-zag) सिंचाइका धेरै फाइदाहरू छन् जस्तै: समान पानीको प्रयोग, कम पानी खेर जाने, कुलेसो बाट कम वाष्णीकरण हुने, माटोले पानी सोस्ने पर्याप्त समय हुने र यसले माटोको क्षणीकरण पनि रोक्छ । यसपि, यसका केही बेफाइदाहरू पनि छन् जस्तै विभिन्न कुलेसोहरूमा पानीको असमान वितरण हुने र यो प्रविधि केवल पहिकमा लगाउने बालीको (Row crops) लाभि मात्र उपयुक्त हुन्छ ।

आलुको जरा धेरै गहिरो सरमा नजाने हुदा राम्रो उत्पादन लिन चिस्यान त्यवस्थापनको अति नै महत्वपूर्ण भूमिका हुन्छ । जब बोटको वानस्पतिक विकास हुँदै जान्छ, चिस्यानको आवश्यकता पनि वढ्दै जान्छ र बोट नष्टिपिष्टसरमा यो प्रक्रिया कायम नै रहन्छ । विशेषत: तापऋतम बढी भएको स्थानहरूमा आलुको त्यान्दाको विकास हुने र गोडा लाभने वेला आलुको बोठलाई अत्यधिक मात्रामा चिस्यानको आवश्यकता पर्दछ ।






नागबेली (zig-zag) सिँचाइ प्रविधि कसरी गर्ने ?

नागबेली (zig-zag) सिँचाइ प्रविधिको लाई जमिन समतल वा हल्का भिरालो हुनु जरुरी छ। धेरै भिरालो जमिनमा पानी समान रूपमा नबाढीने भएकोले यो सिँचाइ प्रविधि उपयुक्त हुन्छ। नागबेली (zig-zag) सिँचाइ प्रविधि अपनाउनु भन्दा पहिले माटो अवस्था जाँच्नु पर्छ। यदी बलौटे माटो छ भने छोटो कुलेसोमा उच्च प्रवाहमा पानी बगाउनु पर्छ भने विरठाइलो माटोमा लामो कुलेसोमा कम प्रवाहमा पानी बगाउनु पर्छ। किने भने बलौटे माटोले चाडै पानी सोसँह त्यसैले सबै जमिनमा समान पानी पुराउन छोटो कुलेसो र पानीको बढी प्रवाह चाहिन्छ। नागबेली (zig-zag) सिँचाइ प्रविधि प्राय जसो पश्चिममा लगाउने बालीहरू जस्तै आलु, भटमास, मरके आदि वालीमा उपयुक्त हुन्छ।

नागबेली (zig-zag) सिँचाइको लाई जमिन र माटो को अवस्थाको आधारमा नक्सा बनाउनु पर्छ। यस पर्चामा (षष्याएर) तल प्रस्तुत नक्सा सुर्खेत जिल्लाको आलु खेतीको लाई बनाएको हो। कुलेसो बनाउदा वित्रमा देखाएको जस्तै एकआपसमा जोडिने हिसाबले र सबै तिर समान भिरालो पन हुने तरिकाले बनाउनु पर्छ। कुलेसो बनाउनु भन्दा पहिले नक्साको आधारमा जमिनमा डोरी र लाठीको सहायताले




चित्र १: नागबेली सिँचाइ प्रविधिको जमिनको नक्सा

चिन्ह बनाएर गर्दा रामो हुन्छ। कुलेसोको गहिराइ बालीको आधारमा गर्नु पर्छ, थेरै पानी जरमा नगरी सरपूर्ण जरा क्षेत्रमा पानी पुऱ्याउन कुलेसोको गहिराइ पर्याप्त हुनुपर्छ। जरा थेरै तल सरम जाने बालीमा गहिरो कुलेसो बनाउनु पर्छ भने जरा थेरै गहिरो सरम नजाने बालीमा कुलेसोको गहिराइ पनि कम हुनु पर्छ। इयाड बनाइ खेती गर्दा भने कुलेसोको गहिराइ इयाडको उचाइले निर्धारण गर्छ। दुई इयाड बिचको गहिराइ नै कुलेसो हुन्छ।

ग्रेप (Green Resilient Agricultural productive ecosystem) परियोजना अन्तर्गत आलु बालीमा नागबेली सिँचाइ प्रविधि को प्रभावकारिता हेर्न कार्यमूलक अनुसन्धान गरिएको थियो। जसमा आलु बालीको लागी कुलेसो बनाउदा त्यसको गहिराइ ४० से.मि (इयाडको उचाई बराबरको थियो) तथा चौडाइ ५० से.मि थियो। माठोको बनौठ बलौटे भएकोले कुलेसोको लर्बाइ छ मि मात्र बनाएको थियो। भने हार देखि हारको दुरी ६५ से.मि तथा बिरुवा देखि बिरुवाको दुरी ५० से.मि कायम गरिएको थियो। कुलेसो बनाउदा नागबेली आकारले एउटा हारको अनिमतिर पानी बग्ने ठाउँ छोडि, अर्को हारमा बन्द गरिएको थियो। सोही त्रैम अनिमत हारसरम अपनाएको थियो।

नागबेली (zig-zag) सिँचाइ पभावकारिता

ग्रेप अन्तर्गत अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिङोड) र वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवम् विकास केन्द्र (सिप्रेड)ले सुर्खेतमा आलु बालीमा पानी र समयको खपत हेर्न सतही सिँचाइ (किसानको अभ्यास), इयाडमा खुला सिँचाइ र इयाडमा नागबेली आकारमा बनाइएको सिँचाइ प्रविधिको एक आपसमा तुलनात्मक अध्ययन गरेको थियो। यो अध्ययनमा नागबेली सिँचाइ प्रविधिको तुलनामा सतही सिँचाइमा थेरै मात्रामा पानी रेवर गएको र अनियन्त्रित हुँदा चुहावटको पनि समस्या देखिएको थियो। अध्ययन अनुसार इयाडमा नागबेली सिँचाइले सतही सिँचाइ (किसानको अभ्यास) को तुलनामा १८.३% र इयाडमा खुला सिँचाइको तुलनामा ३.१६% कम पानी खपत देखाएको थियो। साथै जग्गाको तयारी देखि पानी लगाउने र रोकने समयको हिसाब गर्दा इयाडमा नागबेली सिँचाइले सतही सिँचाइ (किसानको अभ्यास) को तुलनामा १.५ दिन र इयाडमा खुला सिँचाइको तुलनामा एक १ दिन कम लाग्ने देखाएको थियो। उत्पादनमा भने सतही सिँचाइको तुलनामा इयाडमा खुला सिँचाइ र इयाडमा नागबेली सिँचाइ प्रविधिमा ५% बढी देखिएको थियो भने इयाडमा खुला सिँचाइ र इयाडमा नागबेली सिँचाइ प्रविधिमा थेरै फरक देखिएको थिएन।



चित्र १: सतही सिँचाइ (किसानको अभ्यास), इयाडमा खुला सिँचाइ र इयाडमा नागबेली सिँचाइमा लाग्ने पानीको मात्राको फरकपनको चित्र (२०२४)



क्रिसानमा लोकप्रिय आलु खोनीमा नागबेली सिंचाइ परियोजना

सिप्रेड र इसिमोडको संयुक्त सामेदारीमा सञ्चालन भएको ट्रेप प्रोजेक्ट अन्तर्गत सुर्खेत जिल्लाको मेरिङांगा नगर पालिका वार्ड नं ११ स्थित साँधिखोलाको विषादी न्यूनीकरण कृषक समूहमा श्रीमती खगीसरा जी.सीले आलु खेती इयाड बनाई नागबेली सिंचाइ प्रविधि अपनाएका थिए । उनका

अनुसार यस्तो प्रविधि अपनाउँदा पानीको कम खपतको साथै सिंचाइगर्दा पनि सहज रूपमा छवलै गर्न सकेका थिए । उनी भन्छन् यहाँले इयाड बनाई र सिंचाइ अनियन्त्रित गर्दा पानीको चुहावट पनि धेरै हुनथ्यो र धेरै जना मानिस चाहिनेथ्यो तर अहिले इयाड बनाएर नागबेली आकारमा सिंचाइ गर्दा थोरै पानीमा राङ्गो सँग सिंचाइ गर्न सकिएको छ र छवलै २ रोपनीमा सजिलै सिंचाइ गरिरहेको छु ।

आभार

यो अनुसन्धान ट्रेप परियोजना अन्तर्गत सञ्चालन गरिएको । साथै यस पर्चा(षलाघ) को सावधानीपूर्वक सर्वीक्षाकोलाई कमल अर्चाल, निसहीत बर्नेत, र श्री प्रसाद न्यौपाने कृतज्ञ छौं । अनुसन्धानको ऋगमगा ट्रायल सेठअप र डाठा संलग्नको लाई सुर्खेत र दैलेखका क्रिसानहरु र सिप्रेडका क्षेत्रीय कर्मचारीहरूलाई हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।



Implemented by
जर्मन सहयोग
Deutsche Gesellschaft für Internationale Zusammenarbeit (GIZ) GmbH

GRAPE लाई युरोपीनी संघ (ईयू), फिनल्याण्डको विदेश मामिला मन्त्रालय र जर्मन संघीय अर्थ सहयोग तथा विकास मन्त्रालय (BMZ) ले आर्थिक सहयोग गरेको छ । यो टीम युरोपको अवधारणा अन्तर्गत कार्यालय गरिएको छ । यस प्रकाशनमा समावेश भएको सामग्रीले युरोपेली संघ, फिनल्याण्डको विदेश मामिला मन्त्रालय र जर्मन संघीय अर्थ सहयोग तथा विकास मन्त्रालय (BMZ) का विचारहरू प्रतिबिनिवेदन गर्न आवश्यक छैन ।